

विधेयक संख्याः



आर्थिक विधेयक

२०७६



प्रदेश सभा सचिवालय

प्रदेश नं. २

जनकपुरधाम, धनुषा

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त कर लगाउने तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले,

प्रदेश नं. २ का प्रदेश सभाले यो ऐन बनाएको छ ।

(१) संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "प्रदेश आर्थिक ऐन, २०७६" रहेको छ ।

(२) यो ऐन २०७६ साल साउन १ गते देखि प्रदेश नं. २ भर लागु हुनेछ ।

(२) घर जग्गा लगायतको रजिष्ट्रेशन शुल्क: (१) आर्थिक वर्ष २०७६/०७७ मा अनुसूची-१ बमोजिम घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोकका दस्तुर लगाईने र असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको शुल्क, घरजग्गा रजिष्ट्रेशनका बखत सम्बन्धित गाँउपालिका र नगरपालिकाले संकलन गर्नुपर्नेछ ।

तर गाँउपालिका तथा नगरपालिकाको साधन, श्रोत, प्रविधि, जनशक्ति तथा कार्यालय ब्यवस्थापन नभएसम्म नेपाल सरकारले तोकेको कार्यालयले प्रदेश सरकारले निर्धारण गरे बमोजिमको दर अनुसारको शुल्क उठाई चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोष र साठ्ठी प्रतिशत रकम स्थानीय विभाज्य कोषमा जम्मा गर्नुपर्नेछ ।

(३) सवारी साधन कर: (१) आर्थिक वर्ष २०७६/०७७ मा अनुसूची-२ बमोजिम सवारी साधनमा सवारी साधन कर लगाईने र उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको कर प्रदेश सरकारले संकलन गर्नेछ। प्रदेश सरकारले निर्धारण गरेको रकम उठाई प्रदेश र स्थानीय तहमा वाँडफाँड गर्न प्रदेश विभाज्य कोषमा जम्मा गरिनेछ । सो रकमको साठ्ठी प्रतिशत रकम प्रदेश संचित कोष र चालीस प्रतिशत रकम सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा गरिनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सवारी साधन” भन्नाले यान्त्रिक शक्तिबाट चल्ने स्थलगामी सवारीसाधनहरू जस्तै: जीप, कार, लहरी, ट्रक, बस, भ्यान, मिनिबस, मोटरसाइकल, स्कुटर, अटोरिक्सा, टेम्पो, आदिलाई सम्झनुपर्छ।

(3) उपदफा (१) बमोजिम सवारी साधन कर लगाउदा सवारी साधनको प्रकृति र क्षमताका आधारमा समान प्रकृतिका सवारी साधनलाई समान दर कायम हुने गरी लगाइनेछ।

यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि टाँगा, रिक्सा र विद्युतीय रिक्सामा सवारी साधन कर सम्बन्धित गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउने छ ।

(४) मनोरञ्जन कर: (१) आर्थिक वर्ष २०७६/०७७ मा मनोरञ्जन स्थलमा प्रवेश गरे वापत अनुसूची -३ बमोजिम मनोरञ्जन कर लगाईने र असूल उपर गरिनेछ ।

स्पष्टीकरण: (क) यस दफाको प्रयोजनको लागि “मनोरञ्जन” भन्नाले शुल्क लिई व्यक्तिहरूलाई प्रवेश गराइने सिनेमा, नाचगाना, अपेरा, थिएटर, सर्कस, चटक, खेल, प्रदर्शनी, कन्सर्ट, फनपार्क, वाटरगार्डेन, उद्यान र अरु प्रकारका मनोरञ्जन समेतलाई जनाउँछ।

(ख) “प्रवेश” भन्नाले मनोरञ्जनको निमित्त दर्शकको रुपमा प्रवेश गर्ने कार्यलाई जनाउँछ ।

(2) उपदफा (1) बमोजिमको प्रशासन गाउँपालिका वा नगरपालिकाले गर्नेछ ।

(3) उपदफा (1) बमोजिम संकलित करको चालीस प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ ।

(५) बिज्ञापन कर: (1) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभित्र राखिने होर्डिङ बोर्ड, साईन बोर्ड, ब्यानर, ट्राईभिजन बोर्ड, ग्लो बोर्ड, डिजिटल बोर्ड, स्टल, धातुको फ्रेम वा कुनै स्थानमा लगाउने लेखे वा विद्युतीय तरंग प्रयोग गरिएको प्रचार सामाग्रीमा गरिएको विज्ञापनमा विज्ञापन कर लगाईने र असूल उपर गरिनेछ ।

(2) उपदफा (१) अनुसारको विज्ञापन करको दर र कर उठाउने प्रणाली स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।

(3) उपदफा (1) बमोजिमको विज्ञापन करको प्रशासन गाउँपालिका वा नगरपालिकाले गर्नेछ ।

(4) उपदफा (1) बमोजिम संकलित करको चालीस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ ।

(६) दहत्तर बहत्तर शुल्क: (1) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभित्र ढुङ्गा, गिट्टी, बलुवा, माटो, खोलाले बगाई ल्याएको काठ, दाउरा लगायतका दहत्तर बहत्तरको संकलनमा अनुसूची-४ बमोजिम शुल्क लगाइने र असुल उपर गरिनेछ । साथै गाउँपालिका वा नगरपालिकाले प्रचलित कानूनमा तोकिएको दरमा नघट्ने गरी विक्री मूल्य तोक्न सक्नेछ।

(2) उपदफा (१) बमोजिमको शुल्कको संकलन सम्बन्धित गाउँपालिका र नगरपालिकाले गर्नेछ।

(3) उपदफा (1) बमोजिम संकलित रकम सम्बन्धित स्थानीय तहले संकलित शुल्कको चालीस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

माथी जुनसुकै कुरा लेखिएको भएता पनि अनुसूची-४ को सि.नं.४ मा उल्लेखित शुल्कको प्रशासन प्रदेश सरकारले तोके बमोजिम प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा ईकाइ कार्यालयले गर्नेछ । प्रदेश सरकारले निर्धारण गरे बमोजिमको दर अनुसारको शुल्क उठाई प्रदेश स्थानीय तहमा बाँडफाँड गर्न प्रदेश विभाज्य कोषमा रकम जम्मा गरिनेछ । सो रकमको साठ्ठी प्रतिशत रकम प्रदेश सञ्चित कोष र चालिस प्रतिशत रकम सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा गरिनेछ ।

(७) दण्ड जरिवाना : (१) कुनै ब्यक्ति, संस्था वा निकायले प्रदेश कानूनको उल्लङ्घन गरेको पाईएमा प्रदेश सरकारले दण्ड तथा जरिवाना गर्न सक्नेछ ।

2) उपदफा (1) बमोजिमको दण्ड जरिवानाको दर प्रचलित कानून बमोजिम हुनेछ ।

(८) प्राकृतिक स्रोत उपयोग वापत लाग्ने शुल्क तथा सोमा लाग्ने जरिवाना र व्याज मिनाहा हुने: आर्थिक ऐन, २०७५ को दफा ७ सँग सम्बन्धित अनुसूची ४ को सि.नं. ५ र ६ मा भएको व्यवस्था अनुसार प्रदेश भित्र स्थापना भएका सिमेन्ट र क्लिंकर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन विक्री गर्दा विक्री अंकको ०.५ प्रतिशतका दरले लाग्ने प्राकृतिक स्रोत उपयोग वापतको शुल्क नबुझाएका उद्योगहरूको हकमा आ.ब.२०७५।०७६ अवधिको कारोवार तथा शुल्कको विवरण २०७६

साल पौष मसान्तभित्र बुझाएमा सोमा प्रचलित कानून बमोजिम लाग्ने शुल्क, ब्याज र जरिवाना बापतको सम्पूर्ण रकम समेत छुट हुनेछ ।

(९) दर घटाउन, बढाउन वा छुट दिन सकिने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि प्रदेश सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य कानून बमोजिम लगाइएका शुल्क र करको दर घटाउन, बढाउन वा त्यस्तो शुल्क र कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्नेछ। त्यस्तो दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्ण रुपमा छुट दिएको सुविधाको विवरण प्रत्येक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभामा पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम दिएको पूर्ण वा आंशिक कर छुट सुविधाको कसैले दुरुपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको शुल्क र कर रकम असुल उपर गरी सो रकम बराबर जरिवाना गरिनेछ।

(१०) कार्यविधि तथा मापदण्ड बनाउन सक्ने: (१) यस ऐनको कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा १ बमोजिमको कार्यविधि तथा मापदण्ड प्रदेश राजपत्रमा प्रकाशन गरिनेछ ।

(११) प्रकृया सरलीकरण वा बाधा अडकाउ फुकुवा गर्न सक्ने: (१) प्रचलित कर सम्बन्धी कानून तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र ब्यवस्थामा गम्भिर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपदको कारणले उल्लेखित कानूनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित कानून यस ऐनको कार्यान्वयनमा कुनै बाधा अडकाउ पर्न गएमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न प्रक्रिया सरलीकरण गर्न वा कुनै निर्देशन दिन वा परिपत्र जारी गर्न वा कार्यान्वयनमा देखिएको बाधा अडकाउ फुकुवा गर्न सक्नेछ ।

अनुसूची -१

(दफा २ सँग सम्बन्धित)

घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर

क. घर जग्गा रजिष्ट्रेशन शुल्क:

l;=g+=	Invtsf] k sf/	/lhi6«}zg z'Nssf] b/ cGoyf pNn]v ePsf]df afx]s y}nL cídf			
		d=g=kf= lf]qsf] b:t'/	p=d=g=kf= lf]qsf] b:t'/	g=kf= lf]qsf] b:t'/	uf=kf= lf]qsf] b:t'/
!=	<u>/flhgfdf, ;\$fk\$f /</u> <u>;uf]ngfdfs] Invt</u> -s_ /flhgfdf, ;\$fk\$f, / ;uf]ngfdfs] Invtsf] y}nL cídf -v_ ;fd'lxsf cfjf; of]hgf cGtu{t lgld{t ejg cfjf; OsfO{ sf]	%Ü	\$=%Ü	\$Ü	@Ü
		\$Ü	#Ü	@Ü	!Ü

	Invtsf] y}nL c+sdf -u_ ;fd'lxS cfjf; of]hgf cGtu{t lgld{t ejg ;lxtsf] 3/hUufsf] Invtsf] y}nL cídf	%Ü	\$=%Ü	\$Ü	@Ü
@=	<u>5f]8kq</u> btf{kmf/L -;+o'Qm btf{jfnf jLrsf]_ Invtsf] y}nL cídf	@=%Ü	@Ü	@Ü	!Ü
#=	<u>xfn}b]lvsf] js;kqsf]</u> <u>Inv</u> xfn}b]lvsf] js;kqsf] Invtsf] y}nL c+sdf -s_ afh], aHo}, cdf, afj', klt kTgL, bfh', efph', efO, efO{j'xf/L lbbL, alxgL, 5f]/f, 5f]/fa'xf/L, 5f]/L, 5f]/LHjfO{F, ;f;'— ;;/f, h]7fh', h]7fgL, b]j/, b]p/fgL, elthf, elthL, gflt, gfltgL, gfltgLj'xf/L, sfsf, sfsL, dfdf dfOHO", ef~hf ef~hL 7"nf]— a'jf, 7"nL cdf -jfj' tkm{sf_ cdfh', gGb,	 !=%Ü	!Ü	!Ü	)=%Ü

	;f}tf–;f}tf / Ps} bfh' efO{sf] 5f]/f, 5f]/L, km"k" / ebf eb} aLr . -c_ ?=! nfvd;Ddsf] y}nL cídf				
	-cf_ ?=! nfveGbf dfly hlt;'s} y}nL cídf	@=%Ü	@Ü	@Ü	!Ü
	-v_ cGo js;kq / bfgkqsf] y}nL cídf :ki6Ls/OfM ;/sf/L ljZj ljBfno, ;/sf/L SofDk;÷sn]h, ;fd'bflos ljBfno, ;fd'bflos c:ktfn, g]kfn ;/sf/sf sfof{no, k b]z g+= @ ;/sf/sf sfof{no, :yfgLo तह tyf k b]z g+= @ ;/sf/sf] gfddf k fKt x'g] bfgkqsf] Invtdf s'g} b:t'/ nfUg] 5}g .	!%Ü	!%Ü	!%Ü	!)Ü
\$=	<u>c+zj08f tyf c+z</u> <u>ekfO{sf] Invtdf</u> c+zj08f tyf c+z ekfO{sf] Invtdf -s_ ?=#) nfvd;Ddsf] y}nL cídf -v_ ?=#) nfveGbf j9L	)=@Ü)=#Ü	)=@Ü)=#Ü	)=@Ü)=#Ü	)=@Ü)=#Ü



	?= @ s/f]8;Ddsf] y}nL cídf -u_ ?= @ s/f]8eGbf dflysf] y}nL cídf	)=%Ü	)=%Ü	)=%Ü	)=%Ü
%=	<u>dfgf] 5'l\$Psf] / dfgf]</u> <u>hf]l8Psf] Invt</u> -s_ dfgf] 5'l\$Psf] k lt Invt -v_ dfgf] hf]l8Psf] k lt Invt	?=!@,))) ?=%,)))	?=! ,))) ?=@,)))	?=! ,))) ?=%,)))	?=%,))) ?=%,)))
^=	<u>z]ifkl5sf] js;kqsf]</u> <u>Invt</u> z]ifkl5sf] js;kq÷ci6nf] xsf] k lt Invt -s_ tLg k':tfleqsf] -v_ tLg k':tfafIx/sf]	?=&,))) ?=@,)))	?=^,))) ?=! ,)))	?=%,))) ?=! ,)))	?=@,))) ?=\$,)))
&=	aGwsLsf] Invt b[li6aGwsL, ef]uaGwsL, / nvaGwsLsf] Invt sf] y}nL c+sdf	!Ü	!Ü	!Ü	!Ü
¢=	<u>clwsf/gfdf,</u> <u>d~h'/Lgfdf /</u> <u>clVtof/gfdf Invt</u> d+h'/Lgfdf / clVtof/gfdf Invt	?= @,)))	?= @,)))	?= @,)))	?=@,)))
₹=	<u>skfnL td;'s /</u>				

	s/f/gfdfs] Invt bflvn vf/]h gx'g] skfnL td;'s / s/f/gfdfs] k lt Invt	!Ü	!Ü	!Ü	!Ü
१०.	गुठी स्थापना लिखत (गुठी दर्ता वापत)	६००	५५०	५००	४००
११.	घर वहाल लिखत वापत पहिलो महिनाको बहाल रकमको	५%	४.५%	४%	३%
१२.	फलोपभोग(युजु फ्रुक्टी)	१०००	८००	७००	५००
१३.	शेषपछिको बकसपत्र संशोधन वा रद्ध गर्दा				
	क. शर्त संशोधन	१५००	१२००	१०००	५००
	ख. वकसपत्र रद्ध	२०००	१६००	१५००	१०००
१४.	अन्य लिखत				
	क. रकम खुलेकोमा	३%	२.५%	२%	१%
	ख. रकम नखुलेकोमा	७०००	६०००	५०००	३०००
१५.	सि.नं. ४ को अंशवण्डा तथा अंश भर्पाईको लिखत घर जग्गा भएको कुनै ईलाका वा जिल्लामा पारित गर्न सकिनेछ र सो बाहेकका अन्य सि.नं. १ देखि ८ का घर जग्गा रजिष्ट्रेशन शुल्क लाग्ने लिखतहरु अर्काे इलाकामा पारित गर्न सकिने छैन ।				

ख. सेवा शुल्क:M

सि. नं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१.	<u>लिखत रजिष्टेशनको लागि डोर माग गर्ने निवेदनमा डोर शुल्क</u> लिखत रजिष्टेशनको लागि डोर माग गर्ने निवेदनमा डोर दस्तुर	?=!%,)))	?=!(),)))	?=&,)))	?=#,)))
२.	<u>वित्तीय धितो</u> नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त बैंक, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक लिखतमा क) रु. १००,०००।- सम्मको लिखतको थैली अङ्कमा ख) रु. १००,०००।- भन्दा बढी रु. ५,००,०००।- सम्मको थैली अङ्कमा ग) रु. ५,००,०००।- भन्दा बढी रु. १०,००,०००।- सम्मको थैली अङ्कमा घ) रु. १०,००,०००।- भन्दा बढी रु. २०,००,०००।- सम्मको थैली अङ्कमा ङ) रु. २०,००,०००।- भन्दा बढी रु. ५०,००,०००।- सम्मको थैली अङ्कमा च) रु. ५०,००,०००।- भन्दा बढी	रु.१२००।- रु.१८००।- रु.२८००।- रु.३५००।- रु.५५००।-	रु.१२००।- रु.१८००।- रु.२८००।- रु.३५००।- रु.५५००।-	रु.१२००।- रु.१८००।- रु.२८००।- रु.३५००।- रु.५५००।-	रु.१२००।- रु.१८००।- रु.२८००।- रु.३५००।- रु.५५००।-

	रु. १,००,००,०००।- सम्मको थैलीअङ्कमा छ) रु १,००,००,०००।- भन्दा बढी रु.२,००,००,०००।- सम्मको थैली अङ्कमा ज) रु २,००,००,०००।- भन्दा बढी रु.५,००,००,०००।- सम्मको थैलीमा अङ्कमा झ) रु.५,००,००,००० भन्दा वढी जतिसुकै थैली अङ्कम	रु.२२०००।-	रु.२२०००।-	रु.२२०००।-	रु.२२०००।-
		रु.३३०००।-	रु.३३०००।-	रु.३३०००।-	रु.३३०००।-
		रु.७००००।-	रु.७००००।-	रु.७००००।-	रु.७००००।-
		रु.११५०००।-	रु.११५०००।-	रु.११५०००।-	रु.११५०००।-
३=	<u>लीज</u> सरकारी जग्गा लिजमा उपलब्ध गराउने	सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति स्थानीय तह र प्रदेशको आपसी सहमति अनुसारको दस्तुर लाग्नेछ । 			
४=	<u>जग्गाधनि दर्ता श्रेस्ताको प्रतिलिपिको लागि (टिकट बाहेक) प्रति पुर्जा</u> -v_ प्रदेश नं.२ तथा अन्य प्रदेश नोट: जुनसुकै प्रयोजनको लागि प्रतिलिपि लिँदा समेत लागु हुनेछ	रु.@)))।-	रु.!%)।-	रु.!)))।-	रु.%००।-
%=	<u>दाखिल खारेज शुल्क</u> क) करार अनुसार लिखत पारित गर्न ठहर्‍याएको फैसला वा मिलापत्र अनुसारको दाखिल खारेज गर्दा ख) अन्य मिलापत्र (अंश र अपुताली बाहेक) को दाखिल	%Ü	\$=%Ü	\$Ü	@Ü
		#Ü	@=%Ü	@Ü	!Ü

खारिज गर्दा ग) बैंक वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैंक तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाउमा दा.खा. गर्दाको थैली अङ्कमा घ) बैंक वित्तीय संघ वा सहकारी संस्थाबाट कर्जाप्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संघ वा सहकारी संस्थाले आफ्नो नाउँमा दाखिल खारेज गर्दा प्रति मिसिल ङ) बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो लिलाममा बैंक वा संस्था आफैले सकार गरेपछि सम्बन्धित ऋणीलाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको थैली अङ्कमा १) भूमिसुधार तथा मालपोत कार्यालयबाट जग्गा वाडफाड भई दाखिला खारेज हुन आउँदा प्रति मिसिल २) अदालत वा न्यायिक निकायको पैमसला बमोजिम लिलाम वढावढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल	%Ü ?=&,,)))- @=%Ü ?=%)))- ?=%)))-	\$=%Ü ?=^,,)))- @Ü ?=\$)))- ?=#)))-	\$Ü ?=%)))- @Ü ?=#)))- ?=!)))-	@Ü ?=@)))- !Ü ?=@)))- ?=%)))-
---	--	--	---	--

	च) शेषपछिको वकसपत्रको दाखिल खारेज क) तीनपुस्ता भित्रको भए ख) तीनपुस्ता बाहिरको भए (थैली अंक)मा	सबै क्षेत्रका लागि अंशबण्डा सरह भन्दा थप ०।५५ शुल्क लाग्ने।				
^=	नामसारी	नामसारी क) तीन पुस्ता भित्रको नामसारी गर्दा ख)तीन पुस्ताभन्दा बाहिरको नामसारी गर्दा	?=!,%)).- रु.५०००।-	? !,@)).- रु.४०००।-	? !,)))-. रु.३५००।-	?=%)).- रु.२०००।-
&=	हाल साविक	पुनः नापजाँच पछिको श्रेस्ता हाल साविक तथा अद्यावधिक गर्दा प्रति मिसिल	रु.५००।- 	रु.४००।-	रु.३००।-	रु.१००।-
*=	घर कायम	श्रेस्ता पूर्जामा घर जनाउने प्रति निवेदनमा	रु.४०००।-	रु.३०००।-	रु.२५००।-	रु.१०००।-
(=	संशोधन दस्तुर	मालपोत ऐन २०३४ को दफा ७(३) अनुसारको विवरणमा संशोधन गर्नु पर्दा प्रति मिसिल	रु.४००।-	रु.३००।-	रु.२००।-	रु.१००।-
!)	रोक्का दस्तुरः	क) लिखत रजिष्ट्रेशन भएकोमा (थैली अङ्क जतिसुकै भएपनि)	gnfUg]	gnfUg]	gnfUg]	gnfUg]

		ख) लिखत रजिष्ट्रेशन नहुनेमा				
		(अ) रु. १००,०००।(सम्मको ऋण अङ्कमा	?=%)))-	?=\$)))-	?=#)))-	?=@)))-
		(आ) रु. १,०००००।(भन्दा वढी रु.५,००,०००।(सम्म	?=*)))-	?=&)))-	?=%)))-	?=#)))-
		(इ) रु. ५ लाख भन्दा बढी जतिसुकै ऋण अंकमा	?=!)))-	?=*)))-	?=&)))-	?=%)))-
		(ई) ऋण अङ्क नखुलेकोमा	?=%)))=-	?=\$)))=-	?=#)))=-	?=@)))=-

ग) विविध:

!=	प्रदेश नं.२ भित्रका महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका क्षेत्रभित्रको पारित हुने लिखतमा घरजग्गा रजिष्ट्रेशन दस्तुरको सि.नं. १, २ र ३ मा उल्लेख गरिएको रजिष्ट्रेशन लिखतको थैली अंकको शून्य दशमलव पाँच प्रतिशत दस्तुर मुख्य मन्त्री स्वच्छता अभियान कोषका लागि असुल गरिनेछ ।
@=	अधिकारनामा र शेषपछिको बकसपत्र लिखत बाहेक अन्य सबै प्रकारको लिखतमा थैली अंक अनिवार्य खुलाउनु पर्नेछ ।
#=	जलविद्युत उद्योग, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपंक्षीपालन, अलैंची खेती, जडिबुटी खेती एवं फलफूल उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचहत्तर प्रतिशत छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमीसुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन दस्तुर असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
\$=	सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरु मिली जग्गाको चकलाबन्दी खेती गर्ने उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित भएमा सो मा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचहत्तर प्रतिशत छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन दस्तुर असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
%=	सूर्ती, गुट्खा, पानपराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगले उद्योग स्थापना

	तथा सञ्चालन गर्न उद्योगको नाममा खरीद गर्न जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचास प्रतिशत छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन दस्तुर असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
^=	(क) कृषि ऋण, बीमा संस्थान, बीमा समितिबाट स्वीकृति प्राप्त बीमा कम्पनीहरु, विश्वविद्यालय, नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना बहालवाला कर्मचारीहरुलाई सेवा शर्त बमोजिम दिने ऋण सुविधाको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन दस्तुर छुट हुनेछ । तर सेवा शुल्क बापत थप रु.१०००।- लाग्नेछ ।
	(ख) कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषले नियमित बचत जम्मा गर्ने आफ्ना सञ्चयकर्ताहरुलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन दस्तुर छुट हुनेछ । तर सेवा शुल्क रु. ५००।- लाग्नेछ ।
&=	क) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई संचालनमा रहेका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरु वीच ऋण लगानी-प्रवाह गर्दा बीस लाख रुपैयाँ सम्मको थैली अंकमा रोकका दस्तुर वाहेक सेवा शुल्क छुट हुनेछ । सो भन्दा माथिको थैली अंकमा खण्ड ख. सेवा शुल्क महलको सि.नं. २ बमोजिमको सेवा शुल्क लाग्ने छ ।
	(ख) बैंकिङ्ग तथा वित्तीय व्यवसाय र वीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरु एक आपसमा गाभिन चाहेमा गाभिने संस्थाहरुले सो प्रयोजनका लागि घरजग्गाको एकत्रित गर्दा संशोधन दस्तुर वाहेक अन्य दस्तुर लाग्ने छैन ।
*=	जनआन्दोलन पहिलो, दोश्रो र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिदका आश्रित पति, पत्नि, छोरा र छोरी तथा माता-पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुट हुनेछ ।
(=	अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका जाती भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐन बमोजिम असुल गरिने घर जग्गा रजिष्ट्रेशन दस्तुरमा पच्चीस प्रतिशत छुट हुनेछ ।
!)=	क) महिला, सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नावालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लगाइएको रजिष्ट्रेशन दस्तुरमा पच्चीस प्रतिशत छुट हुनेछ । तर एकल महिलाको हकमा भने पैतिस प्रतिशत छुट हुनेछ ।
	ख) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो संगोलनामाको लिखतमा रु.१००।- मात्र रजिष्ट्रेशन दस्तुर लाग्नेछ ।
	ग) ३०० जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरीद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरको लिखतमा ५०% छुट दिइनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन दस्तुर असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
!!=	भूमिहिन मुक्त कर्मैया र मूक्त हलिया परिवारले सहुलियत ऋण र अनुदान प्राप्त गरी खरीद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र रोकका दस्तुर पूर्ण रूपमा छुट हुनेछ ।
!@=	बैंक, वित्तीय एवं सहकारी संघ वा संस्था र अदालतबाट भई आएको मिलापत्र अनुसार दाखिल खारेज

	गर्नुपर्दा सेवा दस्तुर असुल गर्ने प्रयोजनको लागि मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनको लागि तोकेको न्यूनतम मूल्य र मिलापत्र वा बैंक, वित्तिय एवं सहकारी संघ संस्थाको पत्रमा उल्लेख भएको मूल्य मध्ये जुन बढी हुन्छ सोहीलाई कायम गर्नुपर्नेछ ।
!#=	रजिष्ट्रेशन वापत भूमी सुधार तथा मालपोत कार्यालयले सम्बन्धित स्थानीय तहमा पठाउने कूल रकमको सात प्रतिशत रकम सम्बन्धित भूमी सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयहरूको संस्थागत सुदृढीकरण, भवन, निर्माण, मर्मत, श्रेस्ता व्यवस्थापन तथा दैनिक कार्य संचालनमा खर्च गर्ने गरी स्थानीय तहले सम्बन्धित भूमी सुधार तथा मालपोत कार्यालयहरूमा उपलब्ध गराउनु पर्नेछ । यसरी उपलब्ध गराएको रकम रु. १० लाख भन्दा बढी भएमा सो भन्दा बढी भएको रकम बेटी बंचाउ बेटी पढाउ कोषमा दाखिला गर्नुपर्नेछ ।
!\$=	प्रदेश नं. २ सरकारले चाहेमा धार्मिक तथा सामाजिक हितका निमित्त स्थापित प्रदेश नं. २ मा कार्यक्रम संचालन गर्ने गरी दर्ता भएका संघ संस्था वा निकायले आफ्नो नाउमा निशुल्क रुपमा प्राप्त गर्ने जग्गाको लिखत पारित गर्दा पचास प्रतिशत रजिष्ट्रेशन दस्तुर छुट दिन सक्नेछ ।
!%=	यो ऐन लागू हुँदाका वखत भएका वा यस पछि घोषणा हुने नगरपालिकाको हकमा त्यस्ता नगरपालिकाको नाम र क्षेत्र निर्धारण भएको मितिदेखि यस अनुसूची वमोजिमको घर जग्गा रजिष्ट्रेशन दस्तुर र सेवा शुल्क लाग्नेछ ।
!^=	सहकारी ऐनको दफा ५ अन्तर्गत दर्ता भएका सहकारी संस्थाहरूले संस्थाको प्रयोजनको लागि मात्र ३ कठठासम्म जग्गा र भवन खरीद गर्दा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा लाग्ने रजिष्ट्रेशन दस्तुर पूर्ण रुपमा छुट हुनेछ, तर ३ कठठाभन्दा बढी जग्गाको हकमा प्रचलित दर अनुसार असुल उपर गरिनेछ। त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेशन दस्तुर छुट सुविधामा खरीद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा वाहेक विक्री गरेमा पहिले छुट दिएको रजिष्ट्रेशन दस्तुर असुल उपर गरिनेछ ।
!&=	विविधको क्रमसंख्या ८, ९, १० र ११ बमोजिम छुट दिँदा एकै व्यक्तिलाई एकभन्दा बढी आधारमा छुट पाउने भएमा सबैभन्दा बढी कुनै एकमात्र छुट दिइने छ ।
!*=	एउटै कारोवारबाट २० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरीद विक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) भनी छाप लागेको चेकको फोटोकपी पेश गरेपछि वा विक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरेपछि मात्र भूमी सुधार तथा मालपोत कार्यालयले लिखत पारित गर्नेछ ।
!(=	पति पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिला सरह रजिष्ट्रेशन दस्तुर छुट दिइनेछ ।
@)=	तीनपुस्ता भित्र छोरी वा नातिनीहरूमा संयुक्त नामसारी भई दर्ताफारी गर्दा (क) घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क क्रम संख्या २ मा उल्लेखित छोडपत्रको दररेटको आधा शुल्क लाग्नेछ ।
@!=	प्रदेश नं. २ सरकार अन्तर्गत कुनै एक निकायको नाममा रहेको जग्गा प्रदेश नं. २ सरकारको अर्को कुनै निकायको नाममा रजिष्ट्रेशन वा दाखिल खारेज गर्नु पर्दा रजिष्ट्रेशन दस्तुर तथा सेवा शुल्क लाग्ने छैन ।
@@=	कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा प्रदेश नं. २ सरकारको कुनै निकायलाई निःशुल्क रुपमा प्राप्त भएमा वा प्रदेश नं. २ सरकारको कुनै पनि निकायले खरीद गरि लिएमा सो मा रजिष्ट्रेशन दस्तुर तथा सेवा शुल्क लाग्ने छैन ।
@#=	वैदेशिक रोजगारीबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिट्यान्स प्राप्त भएको बैंकको प्रमाणित कागजातको आधारमा त्यस्तो रेमिट्यान्सबाट खरीद हुने जग्गाको लिखतमा पच्चीस प्रतिशत रजिष्ट्रेशन दस्तुर छुट दिइनेछ ।
	भूमीसुधार तथा मालपोत कार्यालयले संकलित रजिष्ट्रेशन दस्तुर वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयको ख-६ खातामा जम्मा गरी प्रत्येक महिना समाप्त भएपछि संकलित रकमको

૨૪.	૪૦ પ્રતિશત પ્રદેશ સંચિત કોષમા ર ૬૦ પ્રતિશત સ્થાનીય વિભાજ્ય કોષમા જમ્મા ગરિનેછ ।
-----	---



अनुसूची- २
(दफा ३ सँग सम्बन्धित)

सवारी साधन कर

-v_ ;jf/L ;fwg s/	
१. निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ-	
<u>सवारीको किसिम</u>	
क) कार, जिप, भ्यान, माइक्रो बस	वार्षिक कर दर
अ) १००० सी.सी सम्म	?= !(,)).-
आ) १००१ देखि १५०० सी.सी सम्म	?= @!(,)).-
इ) १५०१ सी.सी. देखि २००० सी.सी. सम्म	?= @#,)).-
ई) २००१ सी.सी. देखि २५०० सी.सी. सम्म	?= #@,)).-
उ) २५०१ सी.सी. देखि २९०० सी.सी. सम्म	?= #&,)).-
ऊ) २९०१ सी.सी. देखि माथि सब	?= %#,)).-
ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीटिपर	
अ) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	?= #%,)).-
आ) मिनीटिपर	?= @%,)).-
ग) अटो रिक्सा, थ्री हवीलर, टेम्पो, ट्रैक्टर र पावर टिलर	
अ) अटो रिक्सा, थ्री हवीलर र टेम्पो	?= %,)).-
आ) ट्रैक्टर	?= \$,)).-
ई) पावर टिलर	?= #,)).-
घ) मिनिट्रक-मिनिबस	?= @@,)).-
ड) ट्रक-बस	?= #,)).-

च) मोटरसाइकल	
अ) १२५ सी.सी. सम्मको	?=@,%)).-
आ) १२६ देखि १६० सी.सी. सम्म	?=\$,)).-
इ) १६१ देखि २५० सी.सी. सम्म	?=%,)).-
ई) २५१ देखि ४०० सी.सी. सम्म	रु.८०००।-
उ) ४०१ सी.सी. र सो देखि माथि	?=!%,)).-
२. भाडामा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-	
सवारीको किसिम	
क) कार, जिप, भ्यान, माइक्रो बस	jflif{s s/ b/
अ) १३०० सी.सी.सम्म	?=*,)).-
आ) १३०१ सी.सी. देखि २००० सी.सी. सम्म	?=(,)).-
इ) २००१ सी.सी.देखि २९०० सी.सी.सम्म	?=!(),)).-
ई) २९०१ सी. सी. देखि ४००० सी.सी. सम्म	?=!#,)).-
उ) ४००१ सी.सी. र सोभन्दा माथि सबै	?=!%,)).-
ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	?=!&,)).-
	?=\$,)).-
ग) अटो रिक्सा, थ्री हवीलर र टेम्पो	
घ) ट्रक्टर	?=@,%)).-
ङ) पावर टिलर	?=@,)).-
च) मिनीट्रक, मिनीबस	?=!@,)).-
छ) मिनी ट्रिपर	?=!\$,)).-
ज) ट्रक, बस	?=!^,)).-

३.	तपसिलमा उल्लेख भएका सवारी साधनहरूलाई भाडामा दर्ता भएका सवारी साधनमा लाग्ने सरह कर लाग्ने छः— (क) प्रदेश नं. २ सरकारको नाउँमा दर्ता भएका, (ख) नेपाल सरकारको नाउँमा दर्ता भएका, (ग) गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिको नाउँमा दर्ता भएका ।
५.	शुरु पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ । तर व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन ।
६.	सवारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट सो सवारी साधन चलाउन नपाएको भनी प्रदेश नं. २ सरकारले ठहर्‍याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर लाग्ने छैन ।
७.	प्रदेश नं. २ मा दर्ता भई उत्पादनका मितिले पन्ध्र वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा चौध वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप गरी सवारी साधन कर लाग्नेछ । तर यस्तो थप गरिएको रकम सवारी साधनको लागि तोकिएको कर रकमभन्दा बढी हुने छैन ।
८.	शैक्षिक संस्थाले विद्यार्थी ओसारन प्रयोग गर्ने निजी तथा भाडाका बस, मिनीबस तथा माइक्रोबसका धनीले तिर्नुपर्ने सवारी साधन करमा साठी प्रतिशत छुट पाउनेछन् ।
९.	जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रुपमा पाँच वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछन् । यसरी अग्रिम रुपमा पाँच वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण गराएमा लाग्ने सवारी साधन करमा दस प्रतिशत छुट हुनेछ ।
१०.	सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन ।
११.	दफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन ।
१२.	बीस लाख रुपैयाँभन्दा बढीको सवारी साधन खरिद गर्दा सम्बन्धित सवारी साधन क्रेताले एकाउन्ट पेयी चेकबाट मात्र बिक्रेतालाई रकम भुक्तानी गर्नु पर्नेछ ।
१३.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाईका १५० सी.सी. सम्मका स्कूटरमा सवारी साधन कर लाग्ने छैन ।
१४.	प्रदेश नं. २ मा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई नेपालमा नै बन्द कन्टेनरको रूपमा

	रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर वापत पचास हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर वापत हुन आउने रकममध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ । तर यस्तो छुट सुविधा दश वर्ष भन्दा पुराना ट्रकहरूलाई दिइने छैन ।
१५.	सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने गरी दर्ता भएका प्रा.लि. कम्पनीहरूले संचालन गर्ने सार्वजनिक बसहरूले तिर्ने सवारी साधन करमा पच्चीस प्रतिशत छुट दिइनेछ ।
१६.	ढुवानी कार्य संचालन गर्ने गरी दर्ता भएका प्रा.लि. कम्पनीहरूले सञ्चालन गर्ने १० टन भन्दा माथिका बन्द कन्टेनर र ठूला ट्रकहरूले तिर्ने सवारी साधन करमा पच्चीस प्रतिशत छुट दिइनेछ ।
१७.	प्रदेश नं. २ सरकारले जफत गरी लिलाम बिक्री गरेको सवारी साधनमा सो मिति भन्दा अगाडिको अवधिको यस्तो कर लाग्ने छैन ।



अनुसूची- ३
(दफा ४ सँग सम्बन्धित)

मनोरञ्जन कर

सि.नं.	विवरण	मनोरञ्जन करको दर
१	चलचित्र प्रदर्शन गर्दा दर्शकहरुको प्रवेश शुल्कमा	५%
२	साँस्कृतिक प्रदर्शन, दोहोरी साँझ, डान्सवार, कन्सर्ट, नाटकघर, भिडियोघर, थियटर, पार्क आदिको प्रवेश शुल्कमा	५%
३	तीन महिनासम्म जादु सर्कस मेला सञ्चालन गराए वापत प्रतिदिन	रु. १००।-
४	तीन महिनाभन्दा बढी जादु सर्कस मेला वा मनोरञ्जन प्रदायक कार्यक्रम सञ्चालन गराए वापत मासिक	रु. ५०००।-



अनुसूची-४

(दफा ६सँग सम्बन्धित)

दहत्तर बहत्तर शुल्क

सि.नं.	विवरण	इकाई	दर प्रति
१	ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा विक्री एवम् घाटगद्दि (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति क्यूव फिट	रु. ३ देखि रु. ४ सम्म
२	माटो विक्री एवम् घाटगद्दि (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति क्यूव फिट	रु. १ देखि रु. २ सम्म
३	काठ दाउरा बिक्री	बिक्री मुल्य	१०%
४	खानीजन्य वस्तुहरुको उपयोग गरी सिमेन्ट उत्पादन गरी विक्री वितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्टको विक्रीमा प्रति वोरा रु.१।- का दरले प्राकृतिक श्रोत उपयोग वापत शुल्क लगाईनेछ ।		

